

## बारबर्दिया नगरपालिकाको विनियोजन विधेयक, २०७९

बारबर्दिया नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यहरूको लागि स्थानिय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९

सभाबाट स्विकृत मिति: २०७९/०३/१०

प्रस्तावना : बारबर्दिया नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यहरूको लागि स्थानिय सञ्चित कोषबाट केहि रकम खर्च गर्ने केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनिय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम नगर सभाले यो विधेयक बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस विधेयकको नाम “बारबर्दिया नगरपालिकाको विनियोजन विधेयक, २०७९ रहेको छ ” ।

२. आर्थिक वर्ष २०७९/०८० को नगरकार्यपालिका ,वडा स्तरीय बजेट, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ,स्वास्थ्य सेवा ,शिक्षा,युवा तथा खेलकुद,लक्षित वर्ग,कृषि तथा पशु विकास, स्वरोजगार कार्यक्रम लगायत शाखाहरूले गर्ने सेवा र कार्यहरूको निमित्त अनुसुचि १ मा उल्लेखित चालु खर्च , पुँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी रु. ८९,८७,११,०००/- अक्षरुपि उनानब्बे करोड सतासी लाख एघार हजार मात्र मा नवढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३.विनियोजन : (१) यस विधेयकद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७९/०८० को निमित्त बारबर्दिया नगरपालिकाको नगर कार्यपालिका,वडा स्तरीय बजेट,वन वातावरण तथा विपद व्यवस्थापन तर्फ, स्वास्थ्य सेवा, शिक्षा ,युवा तथा खेलकुद, लक्षित वर्ग,कृषि तथा पशु,स्वरोजगार कार्यक्रमले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा स्तरीय बजेट, वन, वातावरण तथा विपद् व्यवस्थापन, स्वास्थ्य सेवा, शिक्षा, युवा, शिक्षा, युवा तथा खेलकुद, लक्षितवर्ग, कृषि तथा पशु विकास, स्वरोजगार कार्यक्रमले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम रकमान्तर गर्न

सकनेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकबाट नपुग हुने शीर्षकमा रकम रकमान्तर गर्न सकनेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम रकमान्तर गर्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ रकमान्तर गर्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा अन्यत्र रकमान्तर गर्न सकिने छैन । तर चालू तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम रकमान्तर गर्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम रकमान्तर गर्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

#### अनुसूची -१

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

सञ्चितकोषबाट विनियोजन हुने रकम

रकम रु. हजार

क्र.सं.	अनुदान संख्या	शीर्षकको नाम	चालू खर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१		नगरकार्यपालिका	४६३१००	२३६९०६	०	७००००६
२		वडा समिति	०	७००००	०	७००००
३		विषयगत शाखा	१२८७०५	०	०	१२८७०५
४		ऋणको साँवा व्याज भुक्तानी	०	०	०	०
५		लगानी (शेयर/ऋण)	०	०	०	०
जम्मा			५९१८०५	३०६९०६	०	८९८७११